

प्रस्ताव: (मिति २०७६/०१/१७, बुधबार, ७९ औं कार्यपालिका बैठक)

१. कार्यविधि पारित सम्बन्धमा
२. जिल्ला प्रहरी कार्यालयको गेट निर्माण सम्बन्धमा
३. आगामी आ.व. ०७७/०७८ को नीति तथा कार्यक्रम सम्बन्धमा
४. प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा
५. विपद व्यवस्थापन सम्बन्धमा

निर्णय नं. १:

घोराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन महाशाखाबाट पेश भएको कोरोना भाइरस संक्रमण (कोभिड-१९) रोकथाम तथा उपचार कोष सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ छलफल गरियो । कार्यपालिकामा छलफलमा उठेका विषय संसोधन गरी पारित गरियो ।

निर्णय नं. २:

घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रहरी कार्यालयमा गेट निर्माणका लागि घोराही उपमहानगरपालिकाको आ.व. २०७६/०७७ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार कन्टेनजेन्सी शिर्षकमा विनियोजित बजेटबाट प्राविधिकको अन्तिम मुल्यांकन अनुसार रु. ८६,३८९।४० (अक्षरुपि छयासी हजार तिन सय उनात्रब्बे रुपैया चालिस पैसा) अम्मर ग्गिल उद्योगलाई भुक्तानी दिने ।

निर्णय नं. ३:

घोराही उपमहानगरपालिकाको मिति २०७६/१२/०३ गते बसेको ७६ औं कार्यपालिका बैठकमा तोकिएको ढाँचा सहित आगामी आ.व. ०७७/०७८ का लागि योजना, बजेट तथा कार्यक्रम २०७६ चैत्र मसान्त सम्म पेश गर्ने निर्णय भएकोमा कोरोना (कोभिड१९) को विषम परिस्थितिमा उपर्युक्त योजना, बजेट तथा कार्यक्रम समयमा नआएको हुँदा समयवधि थप गरी २०७७ साल बैशाख मसान्तसम्म सम्बन्धित सरोकारवाला र विषयगत समितिहरु संगको छलफल एवं सहभागितामा योजना तथा कार्यक्रम websiteमा राखिएको ढाँचामा तयार गरी पेश गर्ने ।

निर्णय नं. ४ :

४.१ आ.व. २०७६/०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्वीकृत आयोजनाहरू मध्ये प्रत्येक वडामा न्यूनतम एक आयोजना पर्ने गरी स्वीकृत आयोजना मध्यबाटै प्राथमिकता क्रमानुसारका आयोजना छनौट गरी निकास भएकै बजेटकै सीमा भित्र रही आयोजना संचालन गर्ने ।

४.२ कोरोना भाइरस संक्रमणको यस विषम परिस्थितिमा आयोजना संचालन गर्न आवश्यक जनशक्ति दैनिक छुट्टी टार्न समस्या परेका श्रमिक वर्गबाट आपूर्ति गर्ने तथा ती श्रमिकलाई ज्याला भुक्तानी गर्दा हालको परिस्थितिमा बैंक खाता खोल्न सम्भव नभएकोले नगदै भुक्तानी गर्ने व्यवस्था मिलाउने ।

निर्णय नं. ५:

घोराही उपमहानगरपालिका वडा नं. ८ को सौरी कुलो बाध मर्मतको सम्बन्धमा वडा नं. ८ को च.नं. २२० मिति २०७६/०५/२४ को पत्र तथा मिति २०७६/०६/०५ को प्राविधिक मुल्यांकन अनुसार उक्त बाध मर्मतको रकम रु.१,२३,६९६।०० (अक्षरुपि एक लाख तेइस हजार छ सय छयानब्बे मात्र) भैपरी पुँजीगत शिर्षकबाट उपलब्ध गराउने भनी मिति २०७६/०७/१९ को ७६ औं कार्यपालिका बैठकमा निर्णय भएकोमा हाल उक्त शिर्षक कटौती भएको हुँदा बाध मर्मत वापतको उल्लेखित रकम घोराही उपमहानगरपालिका अन्तर्गत आ.व. २०७६/०७७को स्वीकृत बजेट शिर्षक नं. २६४ स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने ।